



# राम्रो रेकर्ड राख्न करको समयमा सजिलो हुन्छ

## Nepali | नेपाली

अस्ट्रेलियाको कर प्रणाली स्वयं मूल्यांकनमा आधारित छ। यसको मतलब यद्दपी तपाईं ट्याक्स एजेन्ट प्रयोग गर्नुहुन्छ भने पनि तपाईंको आफ्नो कर फिर्तामा समावेश गरिएको जानकारीको लागि जिम्मेवार हुनुहुन्छ, तपाईंको आय र कटौती।

वर्षको अवधिमा सहि र सङ्गठित रेकर्ड राख्दा तपाईंको कर फिर्ता गर्न छरितो र सजिलो बनाउनको लागि मद्दत पुग्दछ। राम्रो रेकर्डले तपाईं र तपाईंको कर एजेन्टलाई मद्दत गर्दछ:

- आफ्नो कर फिर्ताको तयारी गर्नुहोस्
- तपाईंको आय र खर्च को प्रमाण प्रदान गर्नुहोस्
- दावीहरू घटाउन

### राम्रो कर रेकर्ड राख्नका लागि सुझावहरू

- आर्थिक वर्षको सुरु देखि रेकर्ड राख्नुहोस्, ताकि तपाईं कुनै आय वा कटौती बिर्सनुहुन्न
- तपाईंको ट्याक्स रिटर्नमा समावेश गर्न चाहानु हुने सबै कटौतीहरूको लागि रसीदहरू राख्नुहोस्, जस्तै [work-related expenses](#), दान, वा उपहारहरू
- तपाईंको रेकर्डहरू सुरक्षित ठाउँमा भण्डार गर्नुहोस्
- [myDeductions](#) उपकरण [ATO app](#) प्रयोग गरेर तपाईंको बिल वा रसिदको फोटो लिनुहोस्
- पर्याप्त नराख्नु भन्दा धेरै रेकर्ड राख्नु राम्रो हुन्छ।

**महत्वपूर्ण:** तपाईंले कम्तिमा पाँच वर्षको लागि आफ्नो रेकर्ड राख्नु पर्छ। ATO ले तपाईंलाई कुनै पनि समयमा यो देखाउन भन्न सक्छ।

### यो सुरु गर्नको लागि राम्रो समय हो

तपाईंको अर्को करको समयको लागि तपाईंको रेकर्डहरू कसरी राख्नुहुन्छ भनेर व्यवस्थित गर्न अब एक राम्रो समय छ। तपाईंले नियमित रेकर्ड राख्न, तपाईंलाई तपाईंको ट्याक्समा अद्यावधिक रहन मद्दत गर्दछ र तपाईंको कर फिर्ताको लागि समय बचाउँदछ।

यदि तपाईंले यस वर्ष आफ्नो कर फिर्ता दर्ता गर्नुभएको छैन भने, अझै ढिलो भएको छैन। तपाईंले सकेसम्म चाँडो पेश गरिहाल्ने वा ATO लाई सम्पर्क गर्नु महत्वपूर्ण हुन्छ। यदि तपाईं आफ्नै ट्याक्स रिटर्न गर्दै हुनुहुन्छ भने, तपाईं अझै अनलाइन myTax प्रयोग गरेर पेश गर्न सक्नुहुनेछ। यदि तपाईं दर्ता गरिएको कर एजेन्ट प्रयोग गर्दै हुनुहुन्छ भने, मद्दतको लागि उनीहरूलाई सम्पर्क गर्नुहोस्।

### कहाँ मद्दत लिने

- [Tax time resources](#) अंग्रेजी बाहेक अन्य भाषाहरूमा
- [Records you need to keep](#)
- [तपाईंको कर फिर्ता पेश गर्ने](#)